

Type of Tobacco Product(s)

Legislation applies to smoked (cigarettes and bidis) and smokeless (chewing tobacco and gutka) tobacco products.

Health Warning Labels

Type, Size and Location

Pictorial health warning labels (HWLs) are required to cover the top 90% of the front and 90% of the back of the package. Overall, 90% of the principal display areas are allocated to health warnings.

Content

The contents of the HWLs (pictures and texts) are different across all types of tobacco products.

Language

Health warning texts must be in Nepali, the principal language of the country.

Cessation Aid

No quitline phone number or government-sponsored website is required to be displayed on the package.

Number, Rotation Schedule and History

Nepal has produced two rounds of pictorial HWLs:

Round (implementation year)	Tobacco Product	Number of HWLs	Size (%) average— front/back
R1 (2014)	CIGARETTES	1	75— 75/75
	BIDIS	1	
	CHEWING TOBACCO & GUTKA	1	
R2 (2015)	CIGARETTES	5	90— 90/90
	BIDIS	2	
	CHEWING TOBACCO & GUTKA	2	

Health warnings within each round are required to rotate until the Health Ministry issues a subsequent round. Beginning with Round 2 in 2015, the size increased from 75 to 90% of the principal display areas.

Constituents and Emissions Information

Two messages are required to display qualitative (descriptive) constituents and emissions information: one on nitrosamine and benzopyrene and the other one on nicotine, tar and carbon monoxide. Messages are required to be printed on 90% of both lateral sides of the packages of smoked tobacco products.

Prohibition on Misleading Packaging and Labeling

Misleading descriptors such as ‘mild,’ ‘very mild,’ ‘medium,’ ‘less tar,’ ‘safe,’ and ‘light’ are prohibited from appearing on packages.

Additional notes

An additional text-only HWL is required across the top of packages of smoked tobacco products. For circular and cylindrical packages of smokeless tobacco products, the HWLs must also appear on the lid of the package.

WARNINGS: 2015

CIGARETTES

FRONT / BACK

धुम्रपान तथा सुर्तिसेवनले फोक्सोको क्यान्सर हुन्छ



FRONT / BACK

धुम्रपान तथा सुर्तिसेवनले मस्तिष्कघात हुन्छ



FRONT / BACK

तपाईंले गरेको धुम्रपान तथा सुर्तिसेवनले कमतील भएको, अपांग वा मरेको बच्चा जन्मन सक्छ



LATERAL



TOP

सूर्तिजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धुम्रपानले ज्यान लिन्छ

FRONT / BACK

सूर्तिजन्य पदार्थ सेवनले मुख तथा घाटीको क्यान्सर हुन्छ



FRONT / BACK

सूर्तिजन्य पदार्थ सेवनले मुख तथा घाटीको क्यान्सर हुन्छ



BIDIS

FRONT / BACK

धुम्रपान तथा सुर्तिसेवनले फोक्सोको क्यान्सर हुन्छ



FRONT / BACK

तपाईंले गरेको धुम्रपान तथा सुर्तिसेवनले कमतील भएको, अपांग वा मरेको बच्चा जन्मन सक्छ



LATERAL




TOP

सूर्तिजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धुम्रपानले ज्यान लिन्छ

CHEWING TOBACCO & GUTKA

FRONT / BACK

तिर्तिजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, सुर्तिजन्य पदार्थ सेवनले ज्यान लिन्छ



तिर्तिजन्य पदार्थ सेवनले मुख तथा घाटीको क्यान्सर हुन्छ, बैनी सुर्तिसेवन गर्न छोडौं

FRONT / BACK

तिर्तिजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, सुर्तिजन्य पदार्थ सेवनले ज्यान लिन्छ




तिर्तिजन्य पदार्थ सेवनले मुख तथा घाटीको क्यान्सर हुन्छ, बैनी सुर्तिसेवन गर्न छोडौं

WARNINGS: 2014

CIGARETTES

FRONT / BACK

धुम्रपान तथा सूतिसेवनले फोक्सोको क्यान्सर हुन्छ



LATERAL

धुम्रपानमा नाइट्रोसोमाइन र केन्सोपाईरिन जस्ता क्यान्सरको कारक तत्वहरू हुन्छन्, धुम्रपान गर्न छोडौं

धुम्रपानमा हुने निकोटिन, तार, कार्बनमोनोक्साइडले मूट्ट र फोक्सोको रोग लाग्छ, धुम्रपान गर्न छोडौं

TOP

सूतिजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धुम्रपानले ज्यान लिन्छ

BIDIS

FRONT / BACK

तपाईंले गरेको धुम्रपान तथा सूतिसेवनले कमतौल भएको, अपात वा मरेको बच्चा जन्मन सक्छ



LATERAL

धुम्रपानमा नाइट्रोसोमाइन र केन्सोपाईरिन जस्ता क्यान्सरको कारक तत्वहरू हुन्छन्, धुम्रपान गर्न छोडौं

धुम्रपानमा हुने निकोटिन, तार, कार्बनमोनोक्साइडले मूट्ट र फोक्सोको रोग लाग्छ, धुम्रपान गर्न छोडौं

TOP

सूतिजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धुम्रपानले ज्यान लिन्छ

CHEWING TOBACCO & GUTKA

FRONT / BACK

सूतिजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, सूतिजन्य पदार्थ सेवनले ज्यान लिन्छ



सूतिजन्य पदार्थ सेवनले मुख तथा घाटीको क्यान्सर हुन्छ, सेना सूतिसेवन गर्न छोडौं